

## चौधरी फाउन्डेसनद्वारा विद्यालय पुनर्निर्माण

काठमाडौं, २३ साउन (कास): चौधरी फाउन्डेसनले भूकम्पबाट क्षतिग्रस्त भक्तपुरको विद्यार्थी निकेतन उमाविको भवन पुनर्निर्माण गरी शुक्रबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त १०० सार्वजनिक विद्यालयको पुनर्निर्माण गर्ने चौधरी फाउन्डेसनको प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार उक्त विद्यालयको पुनर्निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरूको पुनर्निर्माणका लागि चौधरी फाउन्डेसनले 'सिजी शिक्षालय' परियोजना कार्यान्वयन गरिरहेको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले विद्यार्थी निकेतन



उच्च माध्यमिक विद्यालयमा एक समारोहकाबीच पुनर्निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । २०१६ सालमा अध्यक्ष चौधरीका पिता लुनकरणदाश चौधरीले उक्त विद्यालयको शिलान्यास

गरेका थिए । चौधरी फाउन्डेसनले यसअघि भूकम्पबाट क्षतिग्रस्त काभ्रेका बालमन्दिर निम्न माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।

## चौधरी फाउण्डेसनद्वारा विद्यालय पुनर्निर्माण

अन्नपूर्ण | २०७२ साउन २४ आईतवार



काठमाडौं: चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरवार स्क्वायर क्षेत्रको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरी शुक्रवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरूको पुनर्निर्माण गर्ने चौधरी फाउण्डेसनको प्रतिवद्धता अनुसार उक्त विद्यालयको पुनर्निर्माण गरिएको बताइएको छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरूको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले 'सिजी शिक्षालय' परियोजना कार्यान्वयन गरिरहेको हो ।

उक्त अवसरमा बोल्दै अध्यक्ष चौधरीले सार्वजनिक विद्यालयहरूमा अंग्रेजी र कम्प्युटर शिक्षा अत्यावश्यक रहेको बताए । 'अहिलेको समयमा अंग्रेजी र कम्प्युटर शिक्षाविना हाम्रा बालबालिकाको अध्ययन अपूर्ण हुन्छ' अध्यक्ष चौधरीले भने, 'यसका लागि चौधरी ग्रुप सरकार र विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्न तयार छ ।'

चौधरी फाउण्डेसनले यसअघि भूकम्पबाट क्षतिग्रस्त काभ्रेका बालमन्दिर निम्न माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।

हालसम्ममा काठमाडौंको मच्छेगाउँमा ७० वटा, भक्तपुरको चाँगुनारायणमा ६० वटा, ललितपुरको बुरुडचुली र लोकुण्डोलमा ७६ वटा र काभ्रेको दोलालघाटमा १२९ ट्रान्जिसनल होमहरूको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिसकेको फाउण्डेसनले जनाएको छ ।

निकट भविष्यमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायतका जिल्लाहरूमा ट्रान्जिसनल होम निर्माण गरिने पनि जनाइएको छ ।

- See more at: <http://annapurnapost.com/News.aspx/story/16148#sthash.0yegsNtP.dpuf>

## चौधरी ग्रुपले बनाइदियो भक्तपुरको क्षतिग्रस्त विद्यालय

२०७२ साउन २२ गते १८:१७ मा प्रकाशित  
2 0 0



२२ साउन, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरबार स्क्वायर क्षेत्रको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय भवन पुनर्निर्माण गरी शुक्रवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरूको पुनर्निर्माण गर्ने फाउण्डेसनको प्रतिवद्धता अनुसार उक्त विद्यालयको पुनर्निर्माण गरिदिएको हो ।

भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरूको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले 'सिजी शिक्षालय' परियोजना कार्यान्वयन गरिरहेको छ ।



चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको प्रांगणमा एक कार्यक्रमबीच पुनर्निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । २०१६ सालमा अध्यक्ष चौधरीका पिता लुनकरणदाश चौधरीले उक्त विद्यालयको शिलान्यास गरेका थिए ।

उक्त अवसरमा बोल्दै अध्यक्ष चौधरीले सार्वजनिक विद्यालयहरूमा अंग्रेजी र कम्प्युटर शिक्षा अत्यावश्यक रहेको बताए । ‘अहिलेको समयमा अंग्रेजी र कम्प्युटर शिक्षाविना हाम्रा बालबालिकाको अध्ययन अपूर्ण हुन्छ’ अध्यक्ष चौधरीले भने- ‘यसका लागि चौधरी ग्रुप सरकार र विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्न तयार छ ।’

चौधरी फाउण्डेसनले यसअघि भूकम्पबाट क्षतिग्रस्त काभ्रेका बालमन्दिर निम्न माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।



चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरूका लागि 'ट्रान्जिसनल होम' निर्माण गरि हस्तान्तरण गरिरहेको छ । हालसम्ममा काठमाडौंको मच्छेगाउँमा ७० वटा, भक्तपुरको चाँगुनारायणमा ६० वटा, ललितपुरको बुरुङ्चुली र लोकुण्डोलमा ७६ वटा र काभ्रेको दोलालघाटमा १२९ ट्रान्जिसनल होमहरूको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भईसकेको छ ।

निकट भविष्यमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायतका जिल्लाहरूमा ट्रान्जिसनल होम निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने फाउण्डेसनले जनाएको छ ।



- See more at: <http://www.onlinekhabar.com/2015/08/309048/#sthash.pslHN9Do.dpuf>